



# इनरुवा नगरपालिका

## नगर कार्यपालिकाको कार्यालय



इनरुवा, सुनसरी

१ नं. प्रदेश, नेपाल

प.स. २०७९/०८०

च.नं.

विषय: सार्वजनिक सुनुवाई गर्ने कार्यका लागि शिलबन्दी प्रस्तावपत्र मागको सूचना ।

प्रथम पटक प्रकाशित मिति २०७९।१०।०६ गते

यस इनरुवा नगरपालिकाले चालु आ.व. ०७९।०८० को प्रथम चौमासिक भित्र सम्पन्न गरेका कार्यहरूको सार्वजनिक सुनुवाई गर्ने प्रयोजनको लागि खुल्ला प्रतिष्पर्धाद्वारा संस्था छनौट गर्नु पर्ने भएकोले ईच्छुक योग्य सार्वजनिक सुनुवाई गर्ने संस्थाहरूबाट निम्न शर्तहरूको अधिनमा रहि के कति दर रेटमा गर्न सकिने हो? सो खुलाई शिलबन्दी प्रस्ताव मिति २०७९।१०।१२ गते भित्र यस कार्यालयमा दर्ता हुन यो सूचना प्रकाशन गरिएको छ ।

### शर्तहरू:

- १) प्रथम चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रमका लागि कर सहित अधिकतम रु. १,५०,०००।०० (एक लाख पचास हजार) मात्र रहेको छ ।
- २) शिलबन्दी प्रस्ताव पत्रका साथ सम्बन्धित सार्वजनिक सुनुवाई गर्ने संस्थाको संस्था दर्ता प्रमाणपत्रको प्रतिलिपि, करचुक्ता प्रमाणपत्रको प्रतिलिपि तथा नियमानुसारका अन्य आवश्यक प्रमाणपत्रहरूका प्रतिलिपि समेत संलग्न राखी पेश गर्नु पर्नेछ । साथै सार्वजनिक सुनुवाई कार्यक्रमको भिडियो तयार गरी टेलिभिजनमा समेत प्रसारण गर्नु पर्ने भएकोले टेलिभिजनसंगको सम्झौता पत्र वा अनुमती पत्र समेत पेश गर्नु पर्नेछ ।
- ३) सार्वजनिक सुनुवाई गर्ने संस्थाले आफ्नो प्रस्तावपत्र शिलबन्दि गरी मिति २०७९।१०।१२ गते दिनको १२:०० बजेसम्म यस नगरपालिकाको कार्यालयमा दर्ता गरी सक्नु पर्नेछ । रीतपूर्वक प्राप्त हुन आएका प्रस्तावहरू सोही दिन दिनको २:०० बजे यस कार्यालयमा खोल्ने छ । लिखित मितिमा सार्वजनिक विदा पर्न गएमा सोको भोलिपल्ट दर्ता वा खोल्ने कार्य गरिने छ ।
- ४) सार्वजनिक सुनुवाई गर्ने संस्थाले इनरुवा नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यविधि, २०७९ मा व्यवस्था भए अनुसार गर्नु पर्नेछ ।
- ५) तोकिएको समय अवधि भित्र प्राप्त हुन नआएको तथा रीत पूरा नगरी प्राप्त हुन आएको प्रस्तावपत्र उपर कुनै कारवाही हुने छैन ।
- ६) प्रस्ताव पत्र स्वीकृत गर्ने वा नगर्ने सम्पूर्ण अधिकार इनरुवा नगरपालिकामा सुरक्षित रहनेछ ।
- ७) प्रस्ताव पत्रको साथमा आफ्नो अनुभवको प्रमाण पत्र, प्राविधिक पक्षहरूको विवरण तथा अन्य यस सँग सम्बन्धित विवरण पेश गर्ने संस्थालाई विशेष प्राथमिकता दिईने छ ।
- ८) अन्य सम्पूर्ण कुराहरू प्रचलित कानून बमोजिम हुनेछ ।
- ९) थप जानकारीको लागि नगरपालिकाको सूचना शाखामा सम्पर्क गर्न सकिनेछ ।